





ईशनाथ नगरपालिका

रौतहट



स्वास्थ्य नीति, २०८१

नगरकार्यपालिकाबाट स्वीकृत मिति : २०८१ साल श्रावण २८ गते

१. पृष्ठभूमि

नेपालको संविधानले नागरिकको मौलिक हकका रूपमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने र आफ्नो स्वास्थ्योपचारका सम्बन्धमा जानकारी पाउने व्यवस्था गरेको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा लिपिबद्ध स्वास्थ्यसम्बन्धी स्थानीय तहका कार्य, कर्तव्य र अधिकार, जनस्वास्थ्य सेवा ऐन २०७८, राष्ट्रिय स्वास्थ्य नीति २०७६, मधेश प्रदेश स्वास्थ्य ऐन, २०७८, स्वास्थ्यसँग सम्बन्धित नेपाल सरकार र प्रदेश सरकारका नीति तथा कार्यक्रमहरू, नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धताहरू एवम् नगरपालिका भित्रका स्वास्थ्य क्षेत्रका समस्या र चुनौतीहरू, आवश्यकता र प्राथमिकताहरू, उपलब्ध श्रोत साधन र अवस्थालाई समेत आधार बनाई नगरपालिकाको स्वास्थ्य प्रणाली विकास, विस्तार र सुधार गर्न ईशनाथ नगरपालिकाले स्वास्थ्य नीति २०८१ तर्जुमा गरी जारी गरेको छ ।

२. नीतिगत सन्दर्भ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेपश्चात् आधारभूत स्वास्थ्य सेवा तथा सरसफाई लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न काम, कर्तव्य तथा अधिकार स्थानीय तहलाई रहेको छ । सिमित श्रोत साधनको उपलब्धताकै बीचमा नगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले सङ्घीय संरचनाअनुसार स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्ने गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास गर्ने, स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबीच सहकारी र साझेदारी प्रवर्धन गर्नेलगायतका उद्देश्य र नीति लिएको छ । नेपालको संविधान, कानून र नीतिअनुरूप स्वास्थ्य प्रणालीको विकास र विस्तारका लागि तीनओटै तहका सरकारबाट प्रयास भइरहेको छ तर त्यसअनुरूप गर्नुपर्ने थुप्रै कामहरू बाँकी छन् । नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू भएका छन् । यसका साथै नवीनतम स्वास्थ्य चुनौतीहरू पनि विद्यमान छन् । ती उपलब्धिलाई जोगाउँदै जनस्वास्थ्यका नवीनतम चुनौतीको सामना गर्दै अवसरहरूको प्रयोग गर्नु सबै तहका सरकारहरूको दायित्व रहेको छ । स्थानीय सरकार गठन भइसकेपश्चात् नगरपालिकाले नागरिकलाई सहज र सर्वसुलभ रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन नियमित स्वास्थ्य कार्यक्रमहरू गर्दै आइरहेको छ । नगरवासीको आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धिहरूलाई प्रवर्धन गर्दै आगामी दिनहरूमा तथ्यमा आधारित योजना निर्माण गर्नका निमित्त समेत पालिकाको आफ्नै स्वास्थ्य नीति को आवश्यकता रहेको छ ।

वडासम्म स्वास्थ्य संरचनाको विस्तार तथा गुणस्तरीय सेवाप्रवाहका लागि सङ्घ तथ प्रदेशसँग सहकार्य भइरहेको छ । नगरपालिकाले विशेष गरी सेवाबाट वञ्चितिकरणमा परेका गरिब, लक्षित उमेर समूहका, शारीरिक तथा मानसिक रूपमा अशक्त नागरिकहरूमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ तापनि सेवाको पहुँचमा असमानता विद्यमान छ । नगरपालिकाको समग्र आबधिक योजना तयारी को प्रकृया र प्रत्येक वर्षको मध्यकालिन खर्चको खाँका अनुसार विषयगत नीति वित्तीय समेत गर्नुपर्ने भएकोले समेत स्वास्थ्य नीतिको अपरिहार्यता बोध गरिएको हो ।

३. विद्यमान स्थिति:

अशक्तता

आवधिक योजना

राष्ट्रीय जनसंख्या तथा घरधुरी सर्वेक्षण २०७८ अनुसार ईशनाथ नगरपालिकाको जम्मा जनसंख्या ५१८५५ रहेको छ । जसमध्ये महिलाको जनसंख्या २६०८३ र पुरुषको जनसंख्या २५७७२ छ । जम्मा जनसंख्या मध्ये ५ वर्ष मुनिको जनसंख्या ६७८६ रहेको छ , किशोर किशोरी को संख्या ११७५७, १५ देखि ४९ वर्षका महिलाको संख्या १२४७२, ६० वर्ष भन्दा माथिको जनसंख्या ४०२८ र ७० वर्ष देखि माथिको जनसंख्या १६८९ छ । लिङ्ग अनुपात ९८.८१ (१०० महिला बराबर १०५.१८ पुरुष) छ । उमेर १० देखि १४, १५ देखि १७ र १८ देखि २० वर्षको उमेर समुहमा क्रमसः ११.८ प्रतिशत , ४१.१ प्रतिशत र ३९.२ प्रतिशत किशोरीहरूको वैवाहिक अवस्था रहेको छ । ईशनाथ नगरपालिकाको जम्मा १ प्रतिशत असक्त जनसंख्या मध्ये महिला ०.९ प्रतिशत र पुरुष १.२ प्रतिशत रहेका छन् । जनघनत्व १४७४ र जम्मा घरधुरी संख्या ७९३७ रहेको छ ।

नगरपालिकाले ४ स्वास्थ्य चौकी, ५ आधारभुत स्वास्थ्य सेवा केन्द्र, २ प्रसूति केन्द्र, ३४ गाउँघर क्लिनिक ३७ खोप क्लिनिक, ५४ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूद्वारा नियमित रूपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । डुमरिया (परोहा) स्वास्थ्य चौकी मार्फत पाठेघरको मुखको क्यान्सर समन्धी स्क्रिनिंग सेवा प्रदान भईरहेको छ । ईशनाथ नगरपालिकाले ईशनाथ नगरपालिका मार्फत प्रयोग शालाको सेवा, मेडिकल गर्भपतन सेवा का साथै लामो समय काम गर्ने ५ वटै परिवार नियोजनको अस्थाई साधन सेवा समेत प्रवाह गर्दै आईरहेको छ । केही महत्वपूर्ण स्वास्थ्य सूचकहरूलाई प्रादेशिक र राष्ट्रिय सूचकसँग तुलना गरी देहाय बमोजिम प्रस्तुत गरिएको छ ।

क्रम संख्या	सूचकहरू	नेपाल	मधेश प्रदेश	ईशनाथ नगरपालिका Source: DHIS2			दिगो बिकासको लक्ष्य
				२०७७/७८	२०७८/७९	२०७९/८०	
१	मातृ मृत्यु अनुपात	१५१ NPHC-२०२१	१४० NPHC-२०२१				७०
२.	दक्ष प्रसूतिकर्मिबाट गरिएको प्रसूती — प्रतिशत	८०.१ NDHS २०२२	६६.६- DHIS२ २०७९/८०	३०.३	३१.७	४६.३	९०
३.	संस्थागत सुत्केरी प्रसूती प्रतिशत	८३.५ NDHS २०२२	६४.८ DHIS२ २०७९/८०	३५.३	३२	४६.३	९०
४	प्रोटोकल अनुसार पूर्व प्रसूती जाचको प्रतिशत	८१ NDHS २०२२	७१.६ DHIS२ २०७९/८०	१४.७	१४.७	२२.४	९०
५.	सुत्केरी भएको २४ घण्टा भित्र सुत्केरी जाच गर्ने महिला को प्रतिशत		५६.३ DHIS२ २०७९/८०	२९.७	३२	२१.८	९०
६	प्रोटोकल अनुसार ३ उत्तर प्रशुती जाचको प्रतिशत	४०.८ २०२१/२२ बार्षिक प्रतिवेदन	३०.३ DHIS२ २०७९/८०	२.२	१७.५	७.५	९०

कोशिका ५

क्रम संख्या	सुचकहरु	नेपाल	मधेश प्रदेश	ईशानाथ नगरपालिका Source: DHIS2			दिगो विकासको लक्ष्य
				२०७७/७८	२०७८/७९	२०७९/८०	
७	प्रोटोकल अनुसार ४ उत्तर प्रशुती जाच प्रतिशत		१८.९ DHIS२ २०७९/८०			८.९	
८	२० वर्ष भन्दा मुनिको संस्थागत सुत्केरी प्रतिशत	१० NDHS २०२२	१४.९ DHIS२ २०७९/८०			१७.९	
९	परिवार नियोजन प्रयोग दर -	४३ NDHS २०२२	४६ २०२१/२२ बार्षिक प्रतिवेदन				६०
१०	आधुनिक परिवार नियोजन साधन प्रयोग दर — १५ - ४९ उमेरसमूहका महिला —नयाँ		७ DHIS२ २०७९/८० (१५ - ४९ उमेर समूह नया)	३.८	४.३	८.८	
११	प्रजनन दर / प्रति महिला १५ देखि ४९ उमेर समूह	२.१ NDHS २०२२	२.७ NDHS २०२२				२
१२	प्रजनन दर किशोरी -प्रति हजार १५ देखि १९	७१ NDHS २०२२	११७ NDHS २०२२				३०
१३	अन्मेट नीड परिवार नियोजन साधन	२०.८ NDHS २०२२	२१.९ NDHS २०२२				२१
१४	मेट निड परिवार नियोजन साधन	५४.७ NDHS २०२२	५७.८ NDHS २०२२				
१५	गर्भपतन सेवा लिएका महिला संख्या		८२०३ DHIS२ २०७९/८०				
१६	वर्ष मुनिका गर्भपतन सेवा लिएका महिला को संख्या						
१७	गर्भपतन पश्चात लामो अबधि काम गर्ने पनि साधन अपनाउनेको अनुपात						
१८	गर्भपतन पश्चात लामो छोटो अबधि काम गर्ने पनि साधन अपनाउनेको अनुपात		६३.३ DHIS२ २०७९/८०				

क्रम संख्या	सुचकहरू	नेपाल	मधेश प्रदेश	ईशानाथ नगरपालिका Source: DHIS2			दिगो विकासको लक्ष्य
				२०७७/७८	२०७८/७९	२०७९/८०	
१९	शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा	३३ NDHS २०२२	४३ NDHS २०२२				२२
२०	नवजात शिशु मृत्यु दर	२१ NDHS २०२२	२७ NDHS २०२२	१			
२१	डी पी टी हेप बी ३ पाएका शिशुको प्रतिशत — ०-११ उमेर समूह	९५.२ २०२१/२२ वार्षिक प्रतिवेदन	९३ २०२१/२२ वार्षिक	१२९.९	७७.७	७१	>९५
२२	पूर्ण खोप पाउने बालबालिका प्रतिशत	९१.२ २०२१/२२ वार्षिक प्रतिवेदन	९२.९ DHIS२ २०७९/८०			८०.१	१००
२३	पूर्ण खोप प्रतिशत — १२-२३ महिनाका दादुरा रुवेला खोप प्राप्त बालबालिकाको प्रतिशत	९२.८ २०२१/२२ वार्षिक	८४.९ DHIS२ २०७९/८०	६३.९	५९.३	८०.१	
२४	डूप आउट रेट डी पी टि १ / डी पी टि३	३.७ २०२१/२२ वार्षिक प्रतिवेदन	३.३ DHIS२ २०७९/८०	१०.६	१८.६	२१.४	<५
२५	झाडा पखाला को इन्सीडेन्ट रेट — ५ वर्ष मुनिका बाल बालिका	३६५ २०२१/२२ वार्षिक प्रतिवेदन	१२९.९ DHIS२ २०७९/८०	१५६.१	९९.१	१२३	
२६	ओ आर एस र जिनक बाट उपचार पाएका ५ वर्ष मुनिका झाडा पखाला भएका बिरामी को प्रतिशत	९४.५ २०२१/२२ वार्षिक प्रतिवेदन	९४.२ DHIS२ २०७९/८०	७८.३	८७	९८	१००
२७	न्यूमोनियाको इन्सीडेन्ट रेट — ARI ५ वर्ष मुनिका बालबालिका	३७ २०२१/२२ वार्षिक प्रतिवेदन	८८.६ DHIS२ २०७९/८०	७३.४	७०.७	११७.२	

क्रम संख्या	सूचकहरू	नेपाल	मधेश प्रदेश	ईशनाथ नगरपालिका Source: DHIS2			दिगो विकासको लक्ष्य
				२०७७/७८	२०७८/७९	२०७९/८०	
२८	एन्टीबैटिक बाट उपचार गरिएका ५ वर्ष मुनिका न्यूमोनिया का बिरामी प्रतिशत	१०५.३ २०२१/२२ वार्षिक प्रतिवेदन	१२५.९ DHIS२ २०७९/८०	३९.६	१०१.९	१६५.१	१००
२९	०-११ महिना उमेरसमूहका बृद्धी अनुगमनमा दर्ता भएका बाल बालिकाको प्रतिशत	१०४.१ २०२१/२२ वार्षिक प्रतिवेदन	१०५.४ DHIS२ २०७९/८०	४७.४	६७.६	४०.८	१००
३०	१२-२३ महिना उमेरसमूहका बृद्धी अनुगमनमा दर्ता भएका बाल बालिकाको प्रतिशत	७७.२ २०२१/२२ वार्षिक प्रतिवेदन	७५.१ DHIS२ २०७९/८०	२९.६	४४.७	३९.३	१००
३१	०-२३ उमेरसमूहका बृद्धी अनुगमन मा दर्ता भएका बालबालिका प्रतिशत		९०.३ DHIS२ २०७९/८०	३७.९	५६.४	३६.१	१००
३२	०-२३ उमेरसमूहका बृद्धी अनुगमन मा दर्ता भएका बालबालिकाको औषत भेट		३.१ DHIS२ २०७९/८०			१.८	
३३	०-२३ उमेरसमूहका बृद्धी अनुगमन मा दर्ता भएका बालबालिका मध्ये कुपोषित नया		४.८ DHIS२ २०७९/८०	१.३	०.२६	०.७२	
३४	कम जन्म तौल भएका बालबालिकाको प्रतिशत		८.६ DHIS२ २०७९/८०			०.३२	
३५	क्षय रोगको केश नोटिफिकेशन रेट (सबै प्रकारका क्षयरोग)	१२९.२ २०२१/२२ वार्षिक प्रतिवेदन	१४६.६ DHIS२ २०७९/८०	४०.९	८२.१	१२२.४	
३६	क्षय रोगको उपचार सफलता दर (नया तथा दोहोरिएका)	९१.५ २०२१/२२ वार्षिक प्रतिवेदन	९३.५ DHIS२ २०७९/८०	९०	७७.८	९३.५	
३७	कुछ रोग पत्ता लागेको दर		१५.१	९.७	३.७	९.१	

क्रम संख्या	सूचकहरू	नेपाल	मधेश प्रदेश	ईशनाथ नगरपालिका Source: DHIS2			दिगो बिकासको लक्ष्य
				२०७७/७८	२०७८/७९	२०७९/८०	
			DHIS२ २०७९/८०				
३८	कुष्ठ रोगि संख्या प्रति दस हजारमा		१.५ DHIS२ २०७९/८०	५	२	५	
३९	बहिरंग सेवा लिएका मानसिक रोगी भएका बिरामी संख्या						
४०	बहिरंग सेवा लिएका दम को रोग भएका बिरामी संख्या			२७५	१५१	७३	
४१	बहिरंग सेवा लिएका मधुमेह रोग भएका बिरामी संख्या			२	६	२१	
४२	उपचार सहूलियतको लागी सिफारिस भएका मुटु रोगी संख्या					१३	
४३	उपचार सहूलियतको लागी सिफारिस भएका क्यान्सर रोगी संख्या					४	

४. समस्या, चुनौती र अवसर

४.१ समस्याहरू

- नेपालको संविधानले प्रत्याभूत गरेअनुरूप नगरपालिकाभित्र स्वास्थ्य सेवामा समतामूलक, सर्वसुलभ पहुँच समान किसिमले पुग्न सकेको छैन ।
- संघीय सरकारले निर्देशन गरेको १५ शैयाको अस्पताल निर्माण कार्य सम्पन्न हुन बाकी रहेको ।
- किशोर किशोरी तथा आम नागरिकहरूमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको जानकारी तथा प्रयोग मा कमी
- नगरपालिका भित्र आवद्ध नभएका फार्मेशी तथा क्लिनिकहरूको नियमन हुन सकेको छैन ।
- मानिसहरूको अव्यवस्थित जिवनशैली र अस्वस्थकर खानपानका कारण नसर्ने रोगहरू संख्या विद्यमान छ र जनस्वास्थ्यका नयाँ जटिलताहरू बढ्दै जाने लगायतका समस्या विद्यमान छन् ।
- यस नगरपालिका कुपोषण मुक्त नभई सकेको अवस्था छ ।
- दुर्घटना तथा विपदको जोखिम रहेको छ ।
- किशोर किशोरी मैत्री सेवाको पहुँच सबै स्वास्थ्य संस्थामा पुगेको छैन ।
- किशोरीहरूको लागी आइरन फोलिक एसिड बितरण कार्यक्रम व्यवस्थित भएको छैन ।
- समय समयमा आइरहने स्वास्थ्य सम्बन्धि माहामारी तथा सरुवारोगको प्रकोप विद्यमान छ ।
- बाल विवाहको समस्या विद्यमान रहेको ।

कोशी प्रदेश
नगरपालिका

- फोहोर मैला तथा दिशाजन्य फोहरको उचित व्यवस्थापन, ढलनिकास, सुरक्षित पिउने पानीको उचित व्यवस्थापन पूर्ण रूपमा नभएको ।
- चुरोट, रक्सी तथा लागु औषध दुर्व्यसन नियन्त्रणमा ल्याउन नसकेको ।
- यौनजन्य रोग तथा एच आई.भि. / एड्स रहेको छ ।
- नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य जनशक्तिहरूका लागि समयानुकूल समुचित र उत्साहप्रद रूपमा काम गर्ने वातावरण सिर्जना गर्न थप पहल गर्नुपर्ने देखिन्छ ।
- सुरक्षित मातृत्वको सेवा (नियमानुसार गर्भवती जाँच, सुत्केरी सेवा तथा उत्तर प्रसुति) लक्ष्य अनुसार प्राप्त हुन सकेको छैन ।
- परिवार नियोजनका नियमित सेवान्नाहीहरूको संख्या अत्यन्त कमि रहेको छ । सेवाको आवश्यकता भएका दम्पतिहरूलाई सेवाको पहुँचमा ल्याउन सकिएको छैन ।
- नगरपालिकामा नसर्ने खालका रोगहरू जस्तै क्यान्सर, मुटु, मृगौला, मधुमेह, धास प्रश्वास संबन्धि रोग, दाँतको रोग, मानसिक रोगहरू समेत रहेको अवस्था छ ।
- नगरपालिकाभित्र रहेका गरिब, असहाय र सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूका लागि स्वास्थ्य उपचार महँगो पर्न गएको छ । अझ गम्भीर प्रकृतिका रोग लागेमा उपचार महँगो भई सरकारले उपलब्ध गराउने बिपन्न सहूलियतले पनि नपुग भई परिवार नै गम्भीर आर्थिक जोखिममा परी गरिवीमा जाने वा उपचार सेवा प्राप्त गर्न नसकी घरैमा मृत्युवरण गर्नुपरेको अवस्था पनि रहेको छ ।
- नगरपालिकाका नागरिकहरूमा गरिबी, अशिक्षा, चेतनाको अभावका कारण कुपोषण, स्वच्छ खानेपानी र सरसफाइको समस्या रहेको छ । जसका कारण झाडापखाला, मलेरिया, डेंगु तथा कमलपित्त लगायत सरुवा रोगहरूको महामारी फैलिने जोखिम रहेको छ ।
- स्वास्थ्य संस्थाहरूमा आवश्यकता अनुसार चिकित्सकीय सेवाहरू उपलब्ध हुन नसक्नुको कारण नवजात शिशु, बाल स्वास्थ्य तथा मातृ स्वास्थ्यजस्ता सेवामा पनि अपेक्षित लक्ष्य हासिल हुन सकेको छैन । यस नगरपालिकामा हाल दुइटै स्वास्थ्य संस्थामा मात्र प्रसुति केन्द्र रहेकोले संस्थागत सुत्केरीमा कमी रहेको छ । अन्यत्र प्रसुति केन्द्रमा सुत्केरी भएतापनि अभिलेखिकरणको समस्या रहेको छ । बाल विवाहका कारण किशोरीवस्थामै बच्चा जन्माउने गरेको पाइएको छ ।
- नगरपालिका जडीबुटी एवम् आयुर्वेदिक उपचार पद्धतिको उपयुक्त व्यवस्थापन र सदुपयोग पनि हुन सकेको छैन ।
- नगरपालिकामा सर्पदंशको जोखीम रहेको छ भने मानिसहरूमा नैराश्यता तथा मानसिक समस्याले पछिल्लो समय आत्महत्या को घटना समेत हुने गरेको पाइन्छ ।
- ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचारको पहुँचमा थप बृद्धि गर्नुपर्ने अवस्था रहेको छ ।
- किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यका समस्या समयमै पहिचान गर्न नसकिएको, विद्यालय जाने उमेरका बालबालिकाको स्वास्थ्य प्रवर्धनका लागि उचित स्वास्थ्य सेवाको व्यवस्था हुन सकेको छैन ।
- स्वास्थ्य क्षेत्रमा भएको लगानीको समुचित सदुपयोग, नागरिकले पाएका स्वास्थ्य सेवा र ऐन, नियम कार्यान्वयनका सम्बन्धमा नियमित र प्रभावकारी अनुगमन को विधि पूर्णरूपमा संस्थागत हुन सकेको छैन ।
- स्वास्थ्य क्षेत्रमा सुशासनका औजारहरू (पारदर्शिता, सामाजिक परिचालन, नागरिक बडापत्र, सार्वजनिक सुनुवाइ र नागरिकका गुनासाहरू सुन्ने तौर तरिका) को उचित व्यवस्थापन र समुचित प्रयोग को अवस्थालाई सुधार गर्नुपर्ने देखिन्छ ।

४.२ चुनौतीहरू

कोशी प्रदेश

सुर्खेत

- श्रोत र साधनको सीमितताका कारण आधारभूत स्वास्थ्य सम्बन्धी अधिकारको समुचित व्यवस्था मिलाउन र आकस्मिक स्वास्थ्य सेवाको विस्तार र विकास गरी पहुँच वृद्धि गर्न तथा मातृ र बालमृत्युदर घटाउने कार्य र यसको निरन्तरता नगरपालिका परिवेशमा चुनौतीपूर्ण रहेको छ ।
- २० वर्ष भन्दा कम उमेरमा हुने बिबाह , गर्भधारण तथा सुत्केरी हुने अवस्थाको अन्त्य गर्नु चुनौतीपूर्ण रहेको छ ।
- नागरिकहरूमा परम्परागत अन्ध विश्वास अझैसम्म रहेकोले गर्दा आधुनिक चिकित्सा पद्धतिप्रति विश्वास जगाउनुपर्ने चुनौती छ ।
- प्राकृतिक प्रकोप र, महामारीका बखत समयमै पर्याप्त औषधी उपकरण पुर्‍याउन र सेवाको पहुँच कम भएका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई तोकिएको समयमा औषधी उपलब्ध गराउनु र यसको नियमन गर्नुपर्ने चुनौती छ ।
- शिक्षा र चेतनाको स्तरमा कमीको कारणले आधारभूत स्वास्थ्य सेवाको समुचित व्यवस्था गर्न चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ ।
- नसर्ने रोगको प्रकोप नियन्त्रण गर्नु र कुनै पनि वेला हुन सक्ने स्वास्थ्य सम्बन्धी विपद् व्यवस्थापन तत्काल गर्नु ज्येष्ठ नागरिक, शारीरिक र मानसिक अपाङ्गता भएका, एकल महिला, किशोर किशोरी खासगरी गरिब, सीमान्तकृत र जोखिममा रहेका समुदायलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउने चुनौती विद्यमान छ

४.३ अवसरहरू

- संविधानले सङ्घीय शासन प्रणालीमा आधारभूत स्वास्थ्य तथा सरसफाई लगायत स्वास्थ्यसम्बन्धी विभिन्न अधिकार स्थानीय तहमा राखेको तथा आफ्नो अधिकार क्षेत्रका विषयमा नीति, कानून, योजना तर्जुमा र कार्यान्वयनको समेत अधिकार रहेको सन्दर्भमा स्थानीय, आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने गरी स्वास्थ्यसम्बन्धी योजना तर्जुमा, कार्यान्वयन गर्ने अवसर प्राप्त भएको छ ।
- नगरपालिका भित्रका सामाजिक, सांस्कृतिक तथा भौगोलिक विशिष्टताका आधारमा नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
- नगरपालिकामा स्वास्थ्य सेवाको समानुपातिक वितरण, पहुँच र उपभोग बढाउन स्वास्थ्य क्षेत्रमा निजी तथा गैरसरकारी क्षेत्रसँगको साझेदारीलाई सदुपयोग गर्ने ।
- सवै वडामा भएका स्वास्थ्य संरचनाहरूलाई लक्षित समुदाय मैत्री बनाइ आधारभूत स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न सकिने ।
- स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको पहुँचमा वृद्धि, एकीकृत सूचना प्रणालीलाई सुदृढीकरण गर्ने ।

५. निर्देशक सिद्धान्त, भावी सोच, ध्येय, लक्ष्य तथा उद्देश्यहरू

५.१ निर्देशक सिद्धान्त

- आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा मौलिक अधिकार
- समतामूलक र सामाजिक न्यायमा आधारित स्वास्थ्य सेवा
- सार्वजनिक निजी साझेदारी
- वैकल्पिक चिकित्सा पद्धतिको संरक्षण, प्रवर्धन
- समानता र जवाफदेहिता, नागरिकको सहभागिता
- बहुक्षेत्रीय समन्वय र सहकार्य

अवसरहरू

समिति

५.२ भावी सोच (Vision)

शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वस्थता सहित उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न सक्षम नागरिक तयार गर्ने ।

५.३ ध्येय (Mission)

सङ्घ तथा प्रदेश सरकार, स्वास्थ्य सेवाप्रदायक र सरोकारवालाहरूबीच समन्वय र रणनीतिक सहकार्य गरी सबै नागरिकको स्वस्थ रहन पाउने मौलिक अधिकारको सुनिश्चित गर्ने ।

५.४ लक्ष्य (Goal)

समतामूलक, न्यायसङ्गत तथा जवाफदेही स्वास्थ्य सेवा प्रणालीका माध्यमबाट नगरपालिकाका सबै नागरिकलाई गुणस्तरीय, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरी स्वास्थ्य सेवाको उपभोगमा वृद्धि गर्ने ।

५.५ उद्देश्यहरू (Objectives)

- क) नागरिकलाई संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी अधिकारको उपभोग गर्न पाउने वातावरण सिर्जना गर्ने,
- ख) सङ्घीय संरचना अनुरूप नगरपालिकाका मातहतका सबै स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेगरी आवश्यक औषधी, उपकरण, प्रविधि र दक्ष जनशक्ति सहितको प्रभावकारी एवम् जवाफदेहीपूर्ण स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्ने,
- ग) स्वस्थ जीवनशैली, सरसफाई, व्यवहार परिवर्तन र प्रभावकारी स्वास्थ्य सेवामार्फत नगरवासीको स्वास्थ्य प्रबर्धन गर्ने,
- घ) स्वास्थ्य क्षेत्रको आवश्यकता पहिचान, योजना तर्जुमा, व्यवस्थापन र अनुगमनमा जनसहभागिता सुनिश्चित गर्ने,
- ङ) स्वास्थ्य सेवा प्रवाहमा सरकारी, गैरसरकारी तथा निजी, क्षेत्रसँग बहुपक्षीय साझेदारी तथा सहकार्य एवम् सामुदायिक सहभागिता प्रबर्धन गर्ने ।

६. नीति तथा रणनीतिहरू

नगरपालिकाको स्वास्थ्य अवस्था सुहाउँदो भौगोलिक, सामाजिक, सांस्कृतिक तथा स्वास्थ्य सेवाका समस्या र चुनौतीहरूलाई सम्बोधन गरी नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले देहायका नीतिहरू अवलम्बन गरेको छ :

- ६.१ नगरपालिकाका सबै नागरिकलाई निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गरिनेछ
- ६.२ नगरपालिकाभित्र बसोवास गर्ने सबै नागरिकहरूको विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न न्यूनतम पूर्वाधार सहितको निदानात्मक सेवाको व्यवस्था तथा विस्तार गरिनेछ ।
- ६.३ सामाजिक, सांस्कृतिक तथा धार्मिक नेतृत्वलाई परिचालन गरी सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्रणालीमा मूल प्रवाहीकरण गर्न उत्प्रेरित गरिनेछ ।
- ६.४ स्वास्थ्य सेवालाई सहज, सर्वसुलभ र प्रभावकारी बनाउन नगरपालिकाभित्र एक आधारभूत अस्पताल तथा जनसङ्ख्या र भूगोलका आधारमा आवश्यक स्वास्थ्य संस्था र केन्द्रहरूको व्यवस्था गरिनेछ ।

६.५ जनस्वास्थ्यको संरक्षण र प्रवर्धन गर्नका लागि प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनःस्थापनात्मक सेवाको विकास तथा विस्तार गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुऱ्याइने छ ।

६.६ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न 'रूपन्तरणकारी कार्यक्रमहरु लागु गरिने छ ।

६.७ स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ ।

६.८ आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा लगायत अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई समेत प्रवर्धन र व्यवस्थित गरिनेछ ।

६.९ स्वास्थ्य सेवा प्रणालीलाई सबल, सक्षम र सुदृढ बनाउन समयानुकूल प्रविधिमैत्री बनाउँदै लगिनेछ ।

६.१० स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण र स्वास्थ्य अनुसन्धान प्रवर्धन गर्दै सोबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको नीति, रणनीति र योजनालाई थप परिमार्जन गर्दै लगिनेछ ।

६.११ स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै वञ्चितामा परेका नागरिकको स्वास्थ्योपचारमा पर्ने व्यक्तिगत व्ययभार कम गरिनेछ ।

६.१२ सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न प्रभावकारी समन्वय, सहकार्य, अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

६.१३ कीटजन्य, सङ्क्रामक लगायतका रोगहरुको रोकथाम, नियन्त्रण, निवारण र महामारी नियन्त्रण तथा स्वास्थ्य संकट एव विपद् व्यवस्थापनका लागि साझेदारहरुसँगको समन्वयमा योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

६.१४ स्वास्थ्य क्षेत्रमा नगरपालिकाको लगानी बृद्धि गर्दै सङ्घ, प्रदेश तथा अन्य क्षेत्रको लगानीलाई व्यवस्थित गरी स्वास्थ्य सेवामा जनताले व्यक्तिगत खर्च गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै लगिनेछ ।

६.१५ स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न स्वास्थ्य सेवालाई गुणस्तरीय, जनमुखी एवम् परिणाममुखी बनाउँदै लगिनेछ ।

६.१६ स्थानीय स्तरमा उत्पादन हुने (रैथाने) खाद्यवस्तुलाई प्रवर्धन गर्दै नगरवासीको पोषण अवस्था सुधार गर्न गुणस्तरीय, स्वास्थ्यवर्धक पौष्टिक खानाको पहुँच र उपभोगमा बृद्धि गरिनेछ ।

६.१७ फोहरमैलाको उचित व्यवस्थापन, वातावरणीय स्वास्थ्य सरसफाई प्रवर्धन गरी जनस्वास्थ्यमा पर्ने प्रतिकूल असरहरुलाई न्यूनीकरण गर्दै लगिनेछ ।

७. नीति अन्तर्गतका रणनीतिहरु:

नीति ७.१ नगरपालिकाका सबै नागरिकलाई निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गरिनेछ ।

७.१.१ सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाहरु प्रभावकारी रूपमा उपलब्ध गराइने छ ।

कोषाध्यक्ष

प्रमाणिकरण

७.१.२ स्वास्थ्य सेवाको पहुँच नपुगेको क्षेत्र र जोखिममा रहेका बस्ती पहिचान तथा नक्साङ्कन गरी भूगोल र जनघनत्वका आधारमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरू को स्तरोन्नति तथा विस्तार गरिनेछ ।

७.१.३ नगरपालिका र स्वास्थ्य संस्थाको सहकार्यमा निःशुल्क स्वास्थ्य कार्यक्रम, आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमा एवम् सामाजिक स्वास्थ्य सुरक्षाका सेवाहरूलाई सामंजस्यपूर्ण ढङ्गले संचालन गर्न कार्ययोजना बनाई लागू गरिनेछ ।

७.१.४ सङ्घ तथा प्रदेशसँग समन्वय गरी आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न न्यूनतम मापदण्ड अनुसारको एम्बुलेन्स सेवासहित प्रेषण प्रणाली सुदृढ गरिनेछ ।

७.१.५ सङ्घ, प्रदेशद्वारा सञ्चालित सरकारी स्वास्थ्य संस्था तथा निजी एवं गैरसरकारी स्वास्थ्य संस्थाको साझेदारी र सहकार्यमा पहुँच नपुगेको क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा लगायतका स्वास्थ्य सेवा पुऱ्याउने व्यवस्था गरिनेछ ।

७.१.६ नगरवासीको आवश्यकताको महसुस गरि घुम्ति स्वास्थ्य शिविर तथा मोबाइल स्वास्थ्य सेवा संचालन गरिने छ ।

नीति ७.२ नगरपालिकाभित्र बसोबास गर्ने सबै नागरिकहरूको विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न न्यूनतम पूर्वाधार सहितको निदानात्मक सेवाको व्यवस्था तथा विस्तार गरिनेछ ।

७.२.१ नगरपालिका भित्रका साविकका स्वास्थ्य संस्थाहरूमा सेवाको स्तरोन्नति र सेवा विस्तार गरी निदान तथा उपचार पद्धति सुदृढ गरिनेछ ।

७.२.२ नगरपालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्षको स्थापना तथा व्यवस्थापन गरिने छ ।

७.२.२ छाला रोग, स्त्री रोग तथा नसर्ने रोग, नाक, कान, घाँटी, दन्त, मानसिक र नेत्र चिकित्सा जस्ता सेवालाई विस्तार गरी उपचार गर्ने व्यवस्था मिलाइनेछ ।

७.२.३ नगरपालिका क्षेत्रभित्र समयसमयमा विशेषज्ञ सेवा सहितका स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ ।

नीति ७.३ सामाजिक, सांस्कृतिक तथा धार्मिक नेतृत्वलाई परिचालन गरी सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्रणालीमा मूल प्रवाहीकरण गर्न उत्प्रेरित गरिनेछ ।

७.३.१ सामाजिक, सांस्कृतिक तथा धार्मिक नेतृत्वलाई स्वास्थ्य प्रवर्धन गर्ने र सार्ने तथा नसर्ने रोगका बारेमा अभिमुखीकरण गर्दै लगिनेछ ।

७.३.२ सामाजिक, सांस्कृतिक तथा धार्मिक नेतृत्वलाई उनीहरूले गर्दै आएका सकारात्मक परम्परागत पद्धतिको सम्मान साथै स्वास्थ्य संस्थामा प्रेषण गर्ने क्रियाकलापलाई प्रोत्साहन गरिनेछ ।

७.३.३ धार्मी, झाँक्री, लामा, गुरु, पुजारी, मौलाना लगायतका परम्परागत सेवालाई जनस्वास्थ्य अभियानहरूमा सहभागी गराइनेछ ।

नीति ७.४ स्वास्थ्य सेवालाई सहज, सर्वसुलभ र प्रभावकारी बनाउन नगरपालिकाभित्र एक अस्पताल तथा जनसङ्ख्या र भूगोलका आधारमा आवश्यक स्वास्थ्य संस्था र केन्द्रहरूको व्यवस्था गरिनेछ ।

कोषाध्यक्ष

७.४.१ नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी नगरपालिकामा विशेषज्ञ सेवा सहितको आधारभूत अस्पताल स्थापना गरिनेछ ।

७.४.२ आधारभूत स्वास्थ्य सेवामा जनताको सहज पहुँच बढाउन सेवा केन्द्र स्थापना गर्ने, औचित्यपूर्ण स्थानान्तरण गर्ने र तिनीहरूमा सेवाको विस्तार गर्ने व्यवस्था मिलाइनेछ ।

७.४.३ प्रत्येक स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, इन्टरनेट सेवा, उपकरण, कर्मचारी आवासको राष्ट्रिय मापदण्डअनुसार क्रमागत रूपमा व्यवस्था गरिनेछ ।

७.४.४ प्रभावकारी स्वास्थ्य सेवा प्रवर्धनका लागि नमुना वडा, नमुना स्वास्थ्य संस्था, नमुना अस्पताल घोषणा गर्ने उत्कृष्ट अभियान सुरु गरी क्रमवद्ध रूपमा विस्तार गरिनेछ ।

७.४.५ आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ गरी आधारभूत औषधी, परिवार नियोजनका साधन, आकस्मिक औषधी, खोप तथा स्वास्थ्य सामग्रीहरूको प्रभावकारी सप्लाई चेन व्यवस्थापन गरिनेछ । औषधीको गुणस्तर र मूल्य नियन्त्रण गर्नका लागि मूल्य तोक्नुका साथै नियमित अनुगमन र नियमनको व्यवस्था गरिनेछ ।

७.४.६ नगरपालिका भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा खानेपानी, बिजुली, (वैकल्पिक व्यवस्था सहित), मापदण्ड अनुसार फोहोरमैला विसर्जन गर्ने व्यवस्था गरिनेछ ।

नीति ७.५ जनस्वास्थ्यको संरक्षण र प्रवर्धन गर्नका लागि प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनःस्थापनात्मक सेवाको विकास तथा विस्तार गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याइने छ ।

७.५.१ राष्ट्रिय तथा प्रादेशिक लक्ष्य अनुसार नगरपालिकाका हरेक वडाहरूमा हाल सञ्चालित सुरक्षित मातृत्व, परिवार नियोजन, बालस्वास्थ्य, पोषणसँग सम्बन्धित कार्यक्रमलाई वडा तथा स्वास्थ्य संस्थासँग समन्वय गरी प्रभावकारी रूपले सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।

७.५.२ विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम (किशोरीहरूको लागि आइरन वितरण, विधालय पोषण— दिवाखाजा, जुकाको औषधी वितरण, स्वास्थ्य परीक्षण, किशोरकिशोरी सेवा) जस्ता प्रभावकारी सेवा सञ्चालन गरिनेछ र यी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विधालय नर्स कार्यक्रम लागू गरिनेछ ।

७.५.३ मातृ मृत्युदर, नवजात शिशु मृत्युदर र बालमृत्युदर र परिवार नियोजनको साधन प्रयोग दर जस्ता महत्त्वपूर्ण सूचकांकहरूमा आधारित लक्ष्यहरू तय गरी आवधिक कार्ययोजना तयार गरी लागू गरिनेछ ।

७.५.४ स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवालाई वृद्धि गरी सरसफाई प्रवर्धन, स्वस्थ व्यवहार प्रवर्धन, तथा स्वास्थ्य प्रदर्शनीका रूपमा विस्तार गरिनेछ ।

७.५.५ प्रसूति केन्द्रहरू आवश्यकता अनुसार थप गर्दै रणनीतिक स्थानमा सञ्चालनका लागि मानवस्रोत तथा भौतिक साधन सम्पन्न गराइनेछ । प्रसूति केन्द्रहरूमा आमाघर तथा स्तरअनुसार नवजात शिशु कर्नरको सुविधा उपलब्ध गराइनु को साथै ईशनाथ भित्र बसोबास गर्ने महिलाहरूको प्रसूति सेवाको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।

कोशी प्रदेश

समापन

- ७.५.६ प्रदेश सरकार तथा विकास साझेदार को समन्वयमा नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुबाट परिवार नियोजनको ५ वटै साधनको (कन्डम , पिल्स, डिपो , इमप्लान्ट र आइ यु सी डी) सेवा निश्चित गर्दै लगिने छ । स्थाइ बन्ध्याकरण सेवा का लागी सिबिर हरुको व्यवस्था गरिने छ ।
- ७.५.७ नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनलाई सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गरिनेछ ।
- ७.५.८ सुर्तीजन्य पदार्थ, मादक पदार्थ र अन्य स्वास्थ्यलाई हानि गर्ने वस्तुहरुको उत्पादन तथा किनबेचलाई निरुत्साहित गरी यसको प्रयोगलाई सार्वजनिक संस्था र सार्वजनिक स्थानमा निषेध गरिनेछ । यस्ता वस्तुको उत्पादन, बिक्री वितरण र प्रयोग नियन्त्रण तथा नियमन गर्ने कानून बनाई कार्यान्वयन गरिनेछ ।
- ७.५.९ बढ्दो नैराश्य तथा मानसिक रोगलाई न्यूनीकरण गर्न प्राथमिक मानसिक स्वास्थ्य सेवालाई सबै तहका स्वास्थ्य संस्थाबाट प्रवाह गर्ने व्यवस्था मिलाइनेछ साथै निश्चित स्थान र समयमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवा शिविर सञ्चालन गरिनेछ । आत्महत्यालाई न्युनिकरण गर्न "आत्महत्याबाट बचौ र बचाऔ" भन्ने मुल नारालाई अबलम्बन गरि आत्महत्याको न्युनिकरणका उपायहरु अभियान मार्फत संचालन गरि कार्यान्वयनमा ल्याइने छ ।
- ७.५.१० PACKAGE OF ESSENTIAL NON COMMUNICABLE DISEASE (PEN) कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरिनेछ । उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटुरोग अर्बुद रोग, दम, मोटोपनाजस्ता नसर्ने रोगहरुको निदान, उपचार र व्यवस्थापन गर्न विशेष एकीकृत अभियान सञ्चालन गरिनेछ ।
- ७.५.११ स्वस्थ जीवनशैली, शारीरिक व्यायाम, उचित खानपान, नियमित स्वास्थ्य परीक्षणजस्ता स्वास्थ्य प्रवर्धनका क्रियाकलापहरु स्वास्थ्य संस्था तथा वडासँग समन्वय गरी नियमित कार्यक्रममा समावेश गरी सञ्चालन गरिनेछ ।
- ७.५.१२ जनसंख्या व्यवस्थापनका लागी लामो अबधिका लागी प्रयोग गरिने परिवार नियोजनका अस्थाइ साधनको प्रयोग सेवा सबै स्वास्थ्य संस्थामार्फत क्रमागत रूपमा उपलब्ध गराइने छ ।
- ७.५.१३ जेष्ठ नागरीकहरुलाई घरमा नै पुगी दिइने स्वास्थ्य सेवा तथा उपचारको कार्यक्रमलाई थप व्यवस्थित गर्दै लगिने छ ।
- ७.६ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न रुपन्तरणकारी कार्यक्रमहरु लागु गरिने छ
- ७.६.१ विधालय स्तरमा यौनिकता शिक्षा संचालनको लागी शिक्षकहरुको क्षमता अभिवृद्धी गर्दै लगिने छ र वृहत यौनिकता शिक्षाका लागी फोकल शिक्षक तयार गर्दै लगिने छ ।
- ७.६.२ विधालय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी किशोर तथा किशोरीको क्षमता अभिवृद्धी गर्दै लगिने छ र साथी शिक्षा कार्यक्रम लागु गर्दै लगिने छ ।
- ७.६.३ विधालय स्तर तथा विधालय भन्दा बाहिर रहेका किशोर तथा किशोरीहरुकोलागी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी साथी शिक्षा सत्र संचालन गरिने छ ।
- ७.६.४ विधालय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अन्तर्गतका विषयहरुमा अतिरिक्त क्रियाकलापहरु लागु गरिने छ ।

कोषाध्यक्ष

प्रमाणिकरण

७.६.५ वडा एबम नगर पालिका स्तरीय किशोर किशोरी संजालको गठन तथा परिचालन गरिने छ । सेवा प्रदायक एबम समुदायमा आधारित सामाजिक ब्यबहार परिवर्तनसम्बन्धी कार्यक्रमहरुलाई लागू गर्दै लगिने छ ।

७.६.६ सबै स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रुपमा बिकास गर्दै लगिने छ ।

७.६.७ अनिच्छित गर्भाधारण बाट किशोरीलाई बचाउनका लागि परिवार नियोजनको साधनको पहुच बढाइने छ र कानुन सम्बत गर्भपतन सेवा सबै स्वास्थ्य संस्थामा क्रमिक रुपमा लागु गर्दै लगिने छ ।

७.६.८ पारिवारिक,सामुदायिक, धार्मिक, राजनीतिक तथा संस्कारिक रुपमा मान्यजनहरुमा प्राप्त भएका अधिकार तथा प्रचलनहरुको प्रयोग बालबिवाह र लैगीक हिसा अन्त्यका लागि प्रयोग गर्नको लागि सकारात्मक रुपान्तरण अभियान संचालन गरिने छ ।

७.६.९ बाल बिवाह अन्तको लागि बेटी बचाउ कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउदै लगिने छ ।

७.६.१० महिनावारी भएका वेला छात्राहरुको बिधालय उपस्थितिलाई निरन्तरता दिन निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता गरिनेछ ।

७.६.११ स्वास्थ्य संस्थामा आउने महिला सेवाग्राहीहरुको लागि निःशुल्क सेनिटरी प्याड वितरणको व्यवस्था गरिनेछ ।

नीति ७.७ स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ ।

७.७.१ विशेषज्ञ तथा मध्यम स्तरका स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि सङ्घीय, प्रदेश सरकार एवम् शिक्षालयसँग समन्वय र सहकार्य गरिनेछ ।

७.७.३ जवाफदेहीपूर्ण एवम् प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न मिश्रित दक्ष जनशक्तिको आवश्यकता पहिचान, उत्पादन, परिचालन गर्न तथा नगरपालिकामा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई टिकाउनका लागि प्रोत्साहित गरिनेछ ।

७.७.४ स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिका लागि सेवाकालीन तालिम, पेसागत वृत्तिविकास तथा कार्यसम्पादनमा आधारित प्रोत्साहनलाई प्रवर्द्धन गरिनेछ ।

७.७.५ आवश्यकता अनुसार स्वास्थ्यकर्मीको प्राविधिक तथा व्यवस्थापकीय क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

७.७.६ स्वास्थ्य सेवालाई नगरपालिकाको परिवेश अनुकूल तथा समय सापेक्ष बनाउन स्वास्थ्य संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी वैज्ञानिक आधारमा संगठनात्मक संरचना तथा जनशक्तिको दरबन्दी परिमार्जन गर्ने व्यवस्था मिलाइनेछ ।

नीति ७.८ आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा लगायत अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई समेत प्रवर्धन र व्यवस्थित गरिनेछ ।

७.८.१ जडीबुटी, आयुर्वेदिक औषधी तथा स्वास्थ्यसम्बन्धी विभिन्न स्थानीय परम्परागत ज्ञान—सीप—प्रविधिका बारेमा अध्ययन गरी वैकल्पिक चिकित्सा पद्धतिको संरक्षण र प्रवर्धन गरिनेछ ।

७.८.२ आवश्यकता र औचित्यका आधारमा विभिन्न स्थानमा जडीबुटीको व्यावसायिक खेती, सङ्कलन एवम् भण्डारणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

कोषाध्यक्ष

नगरपालिका

७.७.३ आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको स्थापना गरिनेछ ।

७.८.४ नगरपालिकामा आयुर्वेद वैकल्पिक चिकित्सा पद्धतिको विधिलाई क्रमशः एकद्वार प्रणालीमार्फत सेवाप्रवाह गरिनेछ ।

७.८.५ नगरपालिका भित्र संचालित परम्परागत उपचार पद्धतिलाई अनुसरण गरि होमियोप्याथी तथा प्राकृतिक चिकित्सालयलाई व्यवस्थित गर्दै क्रमशः योग, ध्यान, व्यायामको साथै प्राकृतिक चिकित्साको माध्यमबाट उपचारको व्यवस्था मिलाइने छ ।

नीति ७.९. स्वास्थ्य सेवा प्रणालीलाई सबल, सक्षम र सुदृढ बनाउन समयानुकूल प्रविधिमैत्री बनाउँदै लगिनेछ ।

७.९.१ हटलाइन, टेलिमेडिसिन लगायतका सेवाहरू सञ्चालन गरी सेवालाई थप प्रभावकारी बनाइनेछ ।

७.९.२ नगरपालिका क्षेत्रमा सुलभ फार्मसी सेवा विस्तार गर्न प्रोत्साहन गरिनेछ र स्वास्थ्य संस्थाहरूमा फार्मसी थप व्यवस्थित गरिनेछ ।

७.९.३ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्ड लागू गरी सोही अनुसारको स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गरिनेछ ।

७.९.४ नगरपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाहरूमा इन्टरनेटको पहुँच विस्तार गरी ने छ ।

७.९.५ नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरूबाट प्रवाह गरिने स्वास्थ्य सेवाहरूमा विद्युतीय अभिलेख तथा प्रतिवेदन गर्ने प्रणालीको विकास गर्दै लगिनेछ ।

नीति ७.१०. स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण र स्वास्थ्य अनुसन्धान प्रबर्धन गर्दै सोबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको नीति, रणनीति र योजनालाई थप परिमार्जन गर्दै लगिनेछ ।

७.१०.१ नगरपालिकाभित्र स्वास्थ्य सूचना प्रणालीलाई व्यवस्थित गर्दै लगिनेछ ।

७.१०.२ नगरपालिकाको एकीकृत स्वास्थ्य सूचना प्रणालीमा सूचनाको शुद्धता, समयबद्धता र पूर्णतामा त्रिगरानी गरी गुणस्तरिय बनाइनेछ ।

७.१०.३ स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी लाई प्रोत्साहित गर्न उत्कृष्ट स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थालाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ ।

७.१०.४ नगरपालिकामा स्वास्थ्य सूचना प्रणाली तथा अनुसन्धानबाट आएका निष्कर्ष तथा राष्ट्रिय प्रतिबद्धतालाई योजनामा समावेश गरी कार्यान्वयन गरिनेछ ।

७.१०.५ स्वास्थ्य सूचना प्रणालीलाई थप सुदृढीकरण गरी तथ्यमा आधारित योजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

७.१०.६ स्वास्थ्य संस्था स्तरबाट गरिने मासिक प्रतिवेदनको गुणस्तर सुधारका लागी पालिका स्तरीय पृष्ठपोषणकर्ता तथा स्थलगत अनुशिक्षणकर्ता तयार गरिने छ ।

७.१०.७ स्वास्थ्य संस्था स्तरबाट हुने सेवाको उपयोगिताको अभिलेखीकरण तथा प्रतिवेदनको नियमित गुणस्तर परिक्षण गरिने व्यवस्था गरिनेछ ।

कोषाध्यक्ष

आमिषिकरण

नीति ७.११ स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै वञ्चितामा परेका नागरिकको स्वास्थ्योपचारमा पर्ने व्यक्तिगत व्ययभार कम गरिनेछ ।

७.११.१ स्वास्थ्य बीमाको दायरा बढाई नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराइनेछ ।

७.११.२ सङ्घीय तथा प्रादेशिक सरकारसँगको समन्वयमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।

७.११.३ अति गरिव, विपन्न तथा लोपोन्मुख समुदायहरूलाई तोकिएको मापदण्ड अनुसार निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिनेछ ।

नीति ७.१२ सरकारी, निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न प्रभावकारी समन्वय, सहकार्य, अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

७.१२.१ निजी स्वास्थ्य संस्था (एलोपेथिक, आयुर्वेदिक, प्राकृतिक तथा अन्य वैकल्पिक सेवा) निदानात्मक सेवा, प्रयोगशाला सेवा, थेरापी सेवाप्रदायक संस्थाहरूका लागि कानून, मापदण्ड, निर्देशिका बनाई सोहीअनुसार दर्ता गर्ने, सञ्चालन अनुमति दिने तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

७.१२.२ नगरपालिकामा स्वास्थ्य प्रवर्धन, अनुगमन तथा क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।

७.१२.३ सम्पूर्ण स्वास्थ्य संस्थाहरूको नियमन, नियमित अनुगमन, मूल्याङ्कन गर्न निर्देशिका बनाई सोही अनुसार लागू गरिनेछ ।

७.१२.४ निजी स्वास्थ्य संस्थाहरूबाट वाट प्रदान गरिने सेवाको प्रतिवेदन सम्बन्धित पालिकाको सम्बन्धित वडाको स्वास्थ्य संस्थामा गर्ने व्यवस्थालाई अनिवार्य गराइने छ ।

७.१२.५ स्वास्थ्य क्षेत्रमा निजी तथा गैरसरकारी क्षेत्रको लगानीलाई प्रभावकारी बनाइनुका साथै सहकार्य तथा साझेदारी गर्न प्रोत्साहन गरिनेछ ।

नीति ७.१३ कीटजन्य, सङ्क्रामक लगायतका रोगहरूको रोकथाम, नियन्त्रण, निवारण र महामारी नियन्त्रण तथा स्वास्थ्य संकट एवं विपद् व्यवस्थापनका लागि साझेदारहरूसँगको समन्वयमा योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

७.१३.१ नगरपालिकामा स्वास्थ्य संकट एवं विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।

७.१३.२ प्राकृतिक प्रकोप, महामारी र सडक दुर्घटनाजस्ता आकस्मिक स्वास्थ्य सेवालाई तत्काल उपचारको व्यवस्था गरिनेछ र नगरपालिका भित्रका रणनीतिक स्थानहरूमा आकस्मिक स्वास्थ्य अवस्थामा आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्री जगेडाका रूपमा राखिनेछ ।

७.१३.३ नगरपालिका तथा वडास्तरीय द्रुत प्रतिकार्य टोली तथा अन्य उद्धार टोलीसँग समन्वय गर्दै आवश्यकता अनुसार परिचालन गरिनेछ ।

७.१३.४ आकस्मिक तथा आपतकालीन स्वास्थ्य अवस्थामा परी सङ्कटमा रहेका गर्भवती, सुत्केरी, अपाङ्ग, दिर्घ रोगी, जेष्ठ नागरिक, किशोर किशोरी को प्रभावकारी प्रेषणको माध्यमबाट सेवा प्रवाह गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

७.१३.५ सङ्क्रामक रोगहरूको रोकथाम, नियन्त्रण र निवारण गर्ने सम्बन्धी कार्यक्रम कार्यान्वयनको अनुगमन गरी सोको प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।

कोशी नगरपालिका

आयुक्तिकरण

- ७.१३.६ समयमै रोगको पहिचान गर्न नियमित तथा विशेष शिविरहरूमार्फत स्वास्थ्य संस्थाहरूमा स्क्रिनिङ सेवाहरू सञ्चालन गरिनेछ ।
- ७.१३.७ खोपबाट गर्न सकिने रोगहरूको रोकथाम नियन्त्रण तथा निवारणका लागि निगरानी कार्य गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- ७.१३.८ सर्पदंश, रेबिज लगायत किटजन्य रोगहरू जस्तै मलेरिया, डेंगु, कालाजार, हात्तिपाइले, स्क्रब टाइफस, आदी रोगहरूको रोकथाम, नियन्त्रण र उपचारको लागि सेवा विस्तार गरिनेछ ।
- नीति ७.१४ स्वास्थ्य क्षेत्रमा नगरपालिकाको लगानी वृद्धि गर्दै सङ्घ, प्रदेश तथा अन्य क्षेत्रको लगानीलाई व्यवस्थित गरी स्वास्थ्य सेवामा जनताले व्यक्तिगत खर्च गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै लगिनेछ ।
- ७.१४.१ नगरपालिकाको कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि सुनिश्चित गरी सो बजेटमा क्रमशः वृद्धि गरिनेछ ।
- ७.१४.२ अपांगता भएका व्यक्तिहरूका लागि आवश्यकता अनुसारको सहयोगी उपचार व्यवस्था तथा सहयोगी सामग्रीको व्यवस्था मिलाइनेछ ।
- ७.१४.३. प्रेषण प्रणालीलाई व्यवस्थित बनाई उपचारका लागि अन्यत्र प्रेषण भएका विरामीहरूको सहजीकरण र व्यवस्थापन गरिनेछ ।
- ७.१४.४ लैङ्गिक हिसामा परेका, बेवारिसे, ज्येष्ठ नागरिक, अल्पव्र अवस्थाका बालबालिका, मानसिक समस्या भई सडकमै रहेका असहाय व्यक्तिहरूलाई अल्पकालीन स्वास्थ्य व्यवस्थापन एवम् हेरचाहका लागि निजी-सरकारी सहकार्यमा नगरपालिका पुनःस्थापना केन्द्र स्थापना एवम् सञ्चालन गरिनेछ ।
- नीति ७.१५ स्वास्थ्य क्षेत्रमा सुशासन सम्पूर्ण कायम गर्न स्वास्थ्य सेवालाई गुणस्तरीय, जनमुखी एवम् परिणाममुखी बनाउँदै लगिनेछ ।
- ७.१५.१ स्वास्थ्य सेवाप्रदायक व्यक्ति र संस्थाहरूको सुरक्षाको लागि प्रचलित कानुनी व्यवस्थालाई नगरपालिकाभरि प्रभावकारी रूपमा लागू गरिनेछ ।
- ७.१५.२ स्वास्थ्य पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती तथा गुणस्तरहीन कार्यलाई निरुत्साहित गरिनेछ । स्वास्थ्यकर्मीलाई आफ्नो काम, कर्तव्यप्रति जवाफदेही बनाइनेछ ।
- ७.१५.३ स्वास्थ्य सुशासन कायम गर्नका लागि सामाजिक परिक्षण, सार्वजनिक सुनुवाइ नागरिक बडापत्रको व्यवस्था गरिनुका साथै सेवाप्रवाहमा सेवाग्राहीहरूको गुनासो तथा पृष्ठपोषण सङ्कलन गरी सम्बोधन गर्ने प्रणालीको विकास गरिनेछ ।
- ७.१५.४ स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था तथा दातृनिकायहरूलाई जनतामुखी र परिणाममुखी कार्य गर्नका लागि उत्प्रेरित गरिनेछ ।
- ७.१५.५ नगरपालिकाभित्रका नागरिकलाई स्वास्थ्यसम्बन्धी सूचनाको हक तथा सेवाग्राहीले उपचारसम्बन्धी जानकारी पाउने हक सुरक्षित गर्न सूचना तथा सञ्चार कार्यलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
- ७.१५.६ स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र समितिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी सशक्त एवम् जिम्मेवार बनाई सेवा सुदृढ गरिनेछ ।

कोशिका

सामाजिक

७.१५.७ स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरूलाई समय सापेक्ष तालिमको व्यवस्था मिलाईने छ र स्वास्थ्य सेवामा स्वास्थ्य कर्मीको व्यवसायिक जोखिमलाई मध्यनजर गरी थप सुविधा प्रदान गरीने छ ।

नीति ७.१६ स्थानीय स्तरमा उत्पादन हुने (रैथाने) खाद्यवस्तुलाई प्रबर्धन गर्दै नगरवासीको पोषण अवस्था सुधार गर्न गुणस्तरीय, स्वास्थ्यबर्धक र पौष्टिक खानाको पहुँच र उपभोगमा वृद्धि गरिनेछ ।

७.१६.१ खाद्य विविधीकरणमा जोड दिँदै स्थानीय तहसँग समन्वय र सहकार्य गरी पोषण व्यवहार परिवर्तन गर्ने तथा पत्रु खानालाई निरुत्साहित गर्नेसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनेछ ।

७.१६.२ अर्गानिक तथा पोषणयुक्त खाद्यवस्तुको उत्पादन वृद्धि गर्न, हरितगृह तथा प्रत्येक परिवारमा सुधारिएको करेसाबारी निर्माण गर्न र खानामा विविधीकरण गरी उपभोग गर्न प्रोत्साहित गरिनेछ ।

७.१६.३ पोषणयुक्त बालपौष्टिक आहार, दिवाखाजा लगायतका अन्य खाद्यपदार्थ उत्पादनका लागि प्रोत्साहन गरिनेछ र सोको गुणस्तर कायम गर्ने प्रावधान बनाइनेछ ।

७.१६.४ वडा समितिहरूसँग समन्वय र सहकार्य गरी स्थानीय स्तरमा उपलब्ध पौष्टिक तत्वयुक्त खाद्यपदार्थ उपयोग गर्नका लागि उत्प्रेरित गरिनेछ । यस्ता खाद्यपदार्थ प्रशोधन तथा बजारीकरणका लागि साना किसान र व्यवसायी अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

७.१६.५ बहुक्षेत्रीय पोषण कार्यक्रम, एकीकृत शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम लगायत पोषणसम्बन्धी कार्यक्रम विस्तार, परिष्कृत एवम् प्रभावकारी बनाइनेछ । स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा पोषण पुनःस्थापना केन्द्रहरू स्थापना गरिनेछ ।

७.१६.६ स्थानीय बजारमा खाद्यपदार्थमा मिसावट र अखाद्य पदार्थ नियन्त्रण गरिने छ । स्वस्थ मासु तथा दूध उत्पादन बिक्रीवितरणका लागि नियमन गरिनेछ । कुनै पनि तयारी खानेकुराहरूमा अनिवार्य लेबलिङको व्यवस्था गरिनेछ ।

नीति १७ फोहरमैलाको उचित व्यवस्थापन, वातावरणीय स्वास्थ्य सरसफाइ प्रबर्धन गरी जनस्वास्थ्यमा पर्ने प्रतिकूल असरहरूलाई न्यूनीकरण गर्दै लगिनेछ ।

७.१७.१ नगरपालिका भित्र समुदाय, स्वास्थ्य संस्थाहरू तथा सबै विधालयहरूमा स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ ।

७.१७.२ समुदायमा वितरण गरिएको खानेपानी तथा स्वास्थ्य संस्थामा उपलब्ध खानेपानीको निरन्तर गुणस्तर परिक्षण र निगरानी गरिनेछ ।

७.१७.३ वडा समितिहरूसँग समन्वय र सहकार्य गरी घर, समुदाय, बजार तथा स्वास्थ्य संस्थाको फोहोरको उचित व्यवस्थापन गरिनेछ ।

७.१७.४ वडा समितिहरूसँग समन्वय र सहकार्य गरी वातावरणमा हुने धुलो धुवाँ प्रदुषण नियन्त्रण प्रणाली लागु गरिनेछ ।

७.१७.५ वडा समितिहरूसँग समन्वय र सहकार्य गरी खुला दिशामुक्त नगरपालिकाबाट पूर्ण सरसफाइयुक्त नगरपालिका बनाइनेछ र सोको दिगोपनाको रणनीति तयार गरी कार्यान्वयन गरिनेछ ।

७.१७.६ नगरपालिकाभित्र खानेपानी, हावा, ध्वनिको प्रदुषणको अवस्था तथा गुणस्तरको मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गरिनेछ ।

पे.२१.०००००

- ७.१७.७ जलवायु परिवर्तन, मौसम परिवर्तन, काम र कार्यस्थलका कारणले स्वास्थ्यमा पर्ने हानिबाट बचाउन सरकारी तथा निजी सबै क्षेत्रहरूसँग समन्वय गरी स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
- ७.१७.८ स्वास्थ्य संस्थाजन्य फोहोरको व्यवस्थापन तथा विसर्जनसम्बन्धी मापदण्ड बनाई नगरपालिका स्तरमा प्रभावकारी रूपमा लागू गरिनेछ ।
- ७.१७.९ जनसाङ्ख्यिक स्थिति र वितरणका आधारमा स्वास्थ्य सेवा र कार्यक्रमहरू तर्जुमा गरिनेछ ।

८. संस्थागत व्यवस्था

- ८.१ नीति कार्यान्वयनका लागि नेपालको संविधान र सङ्घीय संरचना अनुरूप यस नीतिले परिकल्पना गरे अनुसार नगरपालिकाको स्वास्थ्य संरचनालाई नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिका स्तरीमा स्वास्थ्य प्रणालीको विकास र विस्तार गरिनेछ ।
- ८.२ नगरकार्यपालिका नेतृत्वमा नगरस्तरमा सामाजिक विकास समिति, गुणस्तर सुधार समिति, स्वास्थ्य शाखा, द्रुत प्रतिकार्य टोली, स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति तथा आवश्यकताअनुसारका अन्य समिति वा उप-समिति वा कार्यदल रहनेछन् भने स्वास्थ्य सेवाप्रदायकका रूपमा विभिन्न निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरू हुनेछन् ।
- ८.३ नीतिले परिकल्पना गरे अनुसार स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू नीतिगत र कानुनी मर्यादा भित्र रही लागू गरिनेछ ।
- ८.४ नीतिको विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
- ८.५ मानव संसाधन विकासका लागि प्रदेश सरकार, प्रदेश लोकसेवा, स्वास्थ्य प्रतिष्ठान वा मेडिकल कलेज र अन्य स्वास्थ्य जनशक्ति उत्पादन गर्ने निकायहरूसँग समन्वय गरी संस्थागत क्षमता सुदृढ गरिनेछ ।

९. वित्तीय व्यवस्थापन

- ९.१ नगरस्तरीय आधारभूत स्वास्थ्य सेवा संचालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको वित्तीय व्यवस्थापन अवलम्बन गरिने छ :
- ९.१.१ संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाबाट विनियोजित बजेट ।
- ९.१.२ निजी, गैरसरकारी तथा साझेदार संस्थाबाट प्राप्त सहयोग ।
- ९.२ यस नीतिमा रहेका उद्देश्यहरू हासिल गर्न नगरपालिकाका सबै शाखाहरूको कार्यक्रम तथा बजेटमा तालमेल मिलाई सबै नीतिमा स्वास्थ्य क्षेत्र सुधारको अबधारणालाई प्राथमिकता दिइने छ । नेपाल सरकार र प्रदेश सरकारको नियमित वार्षिक कार्यक्रम मार्फत यस नीतिले अवलम्बन गरेका रणनीति तथा कार्यनीतिहरू सम्बोधन गराउन पहल गरिनेछ । यस नीतिको प्राथमिकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, संयुक्त राष्ट्र सङ्घीय निकायहरू, गैरसरकारी संस्थाहरू र निजी क्षेत्रसँग समेत समन्वय, सहकार्य र साझेदारी गरी आवश्यक स्रोत व्यवस्थापन गर्न पहल गरिनेछ ।

१०. अनुगमन र मुल्यांकन

कोषाध्यक्ष

प्रमाणिकरण

यस नीति कार्यान्वयनका क्रममा अनुगमन गर्ने र अपेक्षित नतिजा र प्रतिफल प्राप्तिको मूल्याङ्कन गर्ने दायित्व नगरपालिकाको हुनेछ । यसका लागि सामाजिक विकास समिति, स्वास्थ्य अनुगमन, मुल्यांकन, सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चितता समिति, स्वास्थ्य समिति, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गरिने छ । पालिका स्तर, स्वास्थ्य संस्था स्तर देखी समुदाय स्तर सम्म संचालन हुने सेवा तथा कार्यक्रमहरूको प्राविधिक तथा व्यवस्थापकिय अनुगमन, मूल्याङ्कन तथा सहयोगी सुपेरीवेक्षण गरिने छ ।

राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको नतिजामा आधारित अनुगमन मूल्याङ्कन ढाँचा तथा नेपाल सरकारले कार्यान्वयनमा ल्याएको अनुगमन तथा मूल्याङ्कन प्रणाली समेतलाई मध्यनजर गरी नगरपालिकाले वडा समितिहरू एवम् अन्य सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा सहभागितामूलक अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण प्रणालीको विकास गरिनेछ । स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपयुक्त संयन्त्र निर्माण गरी अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण प्रणालीलाई नियमित, प्रभावकारी र सहज बनाइनेछ । कम्तिमा प्रत्येक दुई वर्षमा यस नीतिको समीक्षा गरी आवश्यकता अनुसार परिमार्जन गर्दै लगिनेछ । नेपाल सरकार, प्रदेश सरकार तथा जिल्ला स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिबाट नगरपालिकाले गरेका समग्र स्वास्थ्य अवस्थाको बारेमा अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण गरि आवश्यक पृष्ठपोषण तथा निर्देशन गर्न सक्नेछ ।

११. नीति कार्यान्वयनको कार्ययोजना

नीति कार्यान्वयनका लागि स्वास्थ्य रणनीति, योजना र कार्यक्रम निर्माण गरी कार्यान्वयनमा लगिनेछ । स्वास्थ्यसँग सम्बन्धित कानून तथा अन्तर्राष्ट्रियस्तरमा नेपालले गरेका प्रतिवद्धताको अधीनमा रही यस नीति कार्यान्वयनको कार्ययोजना बनाइने छ । यही कार्ययोजना अनुसार वार्षिक योजना तथा कार्यक्रम र बजेट निर्माण गरि कार्यान्वयन गरिनेछ । वार्षिक रूपमा कार्ययोजना कार्यान्वयनको समीक्षा गरी पुनरावलोकन गरिनेछ ।

१२. जोखिम

मौलिक अधिकारका रूपमा स्थापित भएको आधारभूत स्वास्थ्य सेवालाई सुदृढ एवम् सक्षम स्वास्थ्य प्रणाली मार्फत समतामूलक गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने स्रोत, साधनको व्यवस्थापन एवं समन्वय हुन नसकेमा कार्यान्वयनमा कठिनाई भई यस नीति तथा रणनीतिले अपेक्षा गरेका नतिजाहरू प्राप्तमा जोखिम हुन सक्ने सम्भावना रहेको छ ।

कोशी प्रदेश
नगरपालिका

आज्ञाले
रविन्द्र कुमार झा
नि. प्रमुख प्रशासकीय अधिकृत